(भौतिक पूर्वाधार तर्फ)

"यातायात :-

१- मार्के, कालिमाटी, खाचिदमार, धुरीयावारी बौंडे खड्कवार चप्परखोल्टी सडक खण्ड को कालिमाटी गा०पा० वडा नं. ५ को हात्तिकार ६५ किलोमिटर खण्डमा सडक निर्माण नहुँदा यस क्षेत्रका मानिसहरु गा०पा० सदरमुकाम जादाँ, बजार आवतजावत मा कठिनाई उत्पन्न भएको हुँदा उक्त सडक यथाशिघ्र निर्माण को लागी प्रदेश सरकार र केन्द्रीय सरकार सँग जोरदार माग गर्ने ।

२- चेपाङ, धुरीयावारी सडक स्तर उन्नति गर्दै उक्त सडक लाई हात्तिकुना, ओखलढुङ्गा हुँदै वडा नं. ६ को छब्रढेरे सम्मको सडक लाई विस्तार को लागी प्रदेश सरकारमा जोरदार माग गर्ने ।

३- धुरीयावारी, न्याङ, वाट्टुल्ले, खेउँखोला हुँदै चेपाङ सम्मको सडक स्तरउन्नति को लागी पालिका सरकारमा माग गर्ने ।

सिंचाई :-

१- धुरीयावारी, न्याङ, कुसुनतरा, स्वामिवार हात्तिकुना मा वृहत् कुलको लिफ्टिङ सिंचाई, डिप बोरिङ वा दुवै को सम्भाव्यता अध्ययन गरि सञ्चालन मा ल्याउन प्रदेश सरकार र केन्द्रीय सरकार मा जोरदार माग गर्ने ।

खानेपानी :-

१- न्याङ, वाट्टुल्ले, कुसुनतरा, स्वामिवार हात्तिकुना का बस्तीहरुमा स्वच्छ खानेपानी को लागी प्रदेश सरकार र केन्द्रीय सरकार मा माग गर्ने ।

"शिक्षा"

१- यस कालिमाटी गाउँपालिका वडा नं. ७ मा रहेको एकमात्र माध्यमिक विद्यालय लाई शैक्षिक र भौतिक पूर्वाधार सहितको कक्षा १२ सम्मको कृषि प्राविधिक शिक्षा सञ्चालन गर्न आवश्यक व्यवस्थापन को लागी प्रदेश सरकार र केन्द्रीय सरकार मा जोरदार माग गर्ने ।

२- यसै वडा नं ६ मा रहेका शारदा आ.वि., गणेश आ.वि. र वडा नं. ६ को हात्तिढुङ्गा मा रहेको नर्वदे प्रा.वि. मा — शिक्षक दरबन्दी र भौतिक पूर्वाधार निर्माण को लागी प्रदेश सरकार र केन्द्रीय सरकारसँग जोरदार माग गर्नि ।

स्वास्थ्य !-

१- घुईयावारी स्वास्थ्य चौकी लाई स्तरउन्नती गरि प्राथमिक स्वास्थ्य केन्द्र स्थापनको लागी प्रदेश सरकार र केन्द्रिय सरकारसँग माग गर्नि ।

२- वडा नं. ६ को कुसुमतरा मा आधारभुत स्वास्थ्य इकाई स्थापनाको लागी प्रदेश सरकार मा माग गर्ने ।

"विद्युत" :-

१- सत्यानखरी, स्वामिवास, हाँउखोला, बाहुन्ने कुसुमतरा, पाङ, घुईयावारी, हात्तिढुङ्गा, धुतिपा लगायतका अनुमानित १९०० सय घरधुरी मा बत्ती बाल्ने उद्देश्य ले विगत दुई वर्षदेखि घुईयावारी सम्म पोललाई विस्तार भएता पनि हालसम्म बत्ती जडान नभएको ले तत्काल विद्युत जडान को लागी प्रदेश सरकार र केन्द्रीय सरकार मा जोडदार माग गर्नि ।

वन वातावरण !-

१- यस क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्र भित्र पर्ने भएको हुँदा वन्यजन्तु बाट किसान हरुको खेतीबाली र घरपालुवा वस्तुभाउ समेत लाई क्षति पुर्याई रहेको हुँदा यसको व्यवस्थापन गो र यसै क्षेत्रभित्रका आमबास, भेरीखुट्टी, हाँउखोला हरुको मानव बस्तीहरुमा वन जन्तुहरु को आक्रमण ले मानिस हरु बस्न नै बस्न नसक्ने अवस्था भएको ले उक्त बस्ती हरुलाई विस्थापित गरी अन्यत्र बसोबास को व्यवस्था र यो क्षेत्रका बस्ती जस्तै घुईयावारी हात्तिढुङ्गा, बाहुन्ने, कुसुमतरा, स्वामिवास, बाहुन्ने, हाँउखोला आ

भेटीखुद्दी, थुलिया बस्तीहरूमा ~~[illegible]~~ वा तारजाली सहितको घरवार को लागी प्रदेश सरकार र केन्द्रीय सरकारला जोरदार माग गर्दै ।

<u>नदी नियन्त्रण</u> :-

१- बबई नदीमा बर्सेनी आउने बाढी र विशेष गरी २०७१ सालको बाढी पहिरो र आसपास वार आउने खहरेखोला हुँदै यस क्षेत्रभित्र पर्ने बस्तीहरू, स्वामिवास, सल्यानथरी घाउँखोला, बाहुल्ते, कुसुमतरा, च्याङ्गा, धुईयावारी, हात्तिढुङ्गा र थुलिया समग्र बस्ती को खेती योग्य जमिन बर्सेनी बाढीले कटान गर्दै यहाँको मानव बस्ती जोखिमपूर्ण अवस्था र विद्यालय समेत जोखिममा रहेकोले सात-सात तहको योजना वार समाधान नहुने भएकोले बृहत् गुरु योजना बनाई लागु गर्न प्रदेश सरकार र केन्द्रीय सरकार सँग जोरदार माग गर्दै ।

<u>कृषि</u> :-

१- यस क्षेत्रभित्रका सल्यानथरी, स्वामिवास, घाउँखोला, बाहुल्ते, कुसुमतरा, च्याङ्गा, धुईयावारी, बाहुल्ते हात्तिढुङ्गा, थुलिया समग्र खेती योग्य जमिनमा माथि उल्लेख गरे बमोजिम सिंचाई पर्याप्त मात्रामा नभएकोले सिंचाई सेवा उपलब्ध गराउन प्रदेश सरकार सँग जोरदार माग गर्दै

२- यहाँका सम्पूर्ण खेती योग्य जमिनको माटो परीक्षण गरि प्राविधिक रूपले उत्पादन हुने बाली पैदावार गरी यहाँ का मानिसहरूको जिवन स्तर सुधारको को लागी पालिका सरकार, प्रदेश सरकार, र केन्द्रीय सरकार सँग जोरदार माग गर्दै ।

खेल मैदान :-

१- यस क्षेत्रभित्रका सम्पूर्ण युवाहरुको लागी खेल मैदान नभएकोले खेल मैदान को लागी आवश्यक पर्ने अनुदान रकम पालिका सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार मा माग गर्ने ।

सञ्चार :-

यस कालिमाटी गाउँपालिका अन्तर्गत वडा नं. ६ र ७ मा सम्पूर्ण बस्तीहरुमा सञ्चार को सुविधा नभएको र हाल मात्र यस क्षेत्रमा नेपाल टेलिकम को फोरजी टावर बनेको गरेको र उक्त नेपाल टेलिकम को फोर जी सेवा यथाशिघ्र सञ्चालन मा ल्याउन प्रदेश सरकार र केन्द्रीय सरकारमा जोडदार माग गर्ने ।

झो. पु० :-

१- यस क्षेत्रको हाउँखोला, स्वामिवारा र गंगटे खोल्सी र पुजारु खोला मा झोलुङ्गे पुल निर्माण को लागी प्रदेश सरकार र केन्द्रीय सरकारमा जोर दार माग गर्ने ।

"डेलिगेशन सम्बन्धमा"

माथी उल्लेख गरिएका यस क्षेत्रभित्र पर्ने विभिन्न विषय मा उल्लेख भएका सबै खालका योजनाहरु पालिका सभा प्रदेश सरकार र केन्द्रीय सरकार मा योजना कार्यान्वयन गर्न गराउन आज बसेको वृहत भेलाको निर्णय अनुसार तपसिल बमोजिम का व्यक्तित्व हरुलाई जिम्मा दिने भनि निर्णय गरियो ।

तपसिल :-

१- भरत पुन
२- पुरुषोत्तम भट्टराई
३- शान्ता बस्नेत
४- चुर्ण बहादुर घर्ती
५- मोहन महतारा
६- चन्द्र बुढा